

भाग- २
माईजोगमाई गाउँपालिका
सम्बत् २०७६ सालको नियमावली नं. १

शिक्षा नियमावली (पहिलो संशोधन), २०७६

शिक्षा नियमावली, २०७६ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

माईजोगमाई गाउँपालिकाको शिक्षा ऐन २०७६ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी माईजोगमाई गाउँ कार्यपालिकाले देहायका नियमहरू बनाएको छ ।

गाउँकार्यपालिकाबाट स्विकृत मिति: २०७६।०७।२५

संक्षिप्त नाम र प्रारम्भ: यस नियमावलीको नाम शिक्षा नियमावली (पहिलो संशोधन) २०७६ रहेको छ ।

१. शिक्षा नियमावलीको नियम २४ को उपनियम १ को खण्ड (छ) मा संशोधन:

शिक्षा नियमावली २०७६ (यस पछि मूल नियमावली भनिएको) को नियम २४ को उपनियम १ को (छ) मा देहाय बमोजिम थप गरिएको छ ।

(छ) शिक्षा अधिकृत वा शिक्षा शाखा प्रमुख- सदस्य सचिव

२. मूल नियमावलीको नियम २४ मा संशोधन

मूल नियमावलीको परिच्छेद- ४ नियम २४ को उपनियम (१क) पछि देहाय बमोजिम थप गरिएको छ ।

(१ख) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत- पदेन सदस्य

(१ग) स्थानीय तहको शिक्षा महासंघको अध्यक्ष- पदेन सदस्य

३. मूल नियमावलीको परिच्छेद- ५ नियम २६ मा संशोधन

मूल नियमावलीको परिच्छेद- ५ नियम २६ को उपनियम (क.१) मा भएको साविक व्यवस्था हटाई (क१) मा देहायबमोजिम राखिएको छ ।

(क१) गाउँपालिकाले सम्भव भए सम्म दलित, अल्पसंख्यक वा लोपन्मुख समुदायका मानिसहरूको समेत समावेशी हुने गरी छानी पठाएका ४ जना - सदस्य

४. मूल नियमावलीको परिच्छेद ५ नियम २६ को २(क) मा संशोधन

मूल नियमावलीको परिच्छेद ५ नियम २६ उपनियम २(क) मा थप संशोधन: व्यवस्थापन समितिका सदस्यहरुले उप दफा (१) को खण्ड क, क१, ख वा ग वमोजिमका सदस्यहरु मध्येबाट छानेका सदस्य सो समितिको अध्यक्ष हुने छ ।

५. मूल नियमावलीको परिच्छेद- ८ को नियम ५० मा संशोधन

मूल शिक्षा नियमावलीको परिच्छेद- ८ को नियम ५० को उपनियम ३ पछि उपनियम ४ थप गरिएको छ ।

(४) उपनियम १ विपरित हुने गरी आफ्ना वालवालिकालाई भर्ना गर्ने सार्वजनिक पदाधिकारी, कर्मचारी, शिक्षकलाई गाउँपालिकाबाट सात दिनको समय तोकी लिखित स्पष्टिकरण माग गर्न सक्नेछ । गाउँपालिकालाई लिखित स्पष्टिकरण नदिई अटेर गरेमा त्यस्ता सार्वजनिक पदाधिकारी, कर्मचारी, शिक्षकलाई गाउँपालिकाबाट दिइने सेवा सुविधाहरु स्पष्टिकरण नदिए सम्मको लागि रोक्का सम्त गर्न सकिनेछ ।

६. मूल नियमावलीको परिच्छेद ११ को नियम ६४ मा संशोधन:

मूल नियमावलीको परिच्छेद ११ को नियम ६४ को उपनियम १मा प्रधानाध्यपकको विदा व्यवस्थापन समितिको अध्यक्षले र शिक्षक वा कर्मचारीको विदा प्रधानाध्यपकले स्वीकृत गर्ने छ । तर एक पटकमा तीन दिनमा नवढाई पर्व र भैपरी आउने विदा प्रधानाध्यपक आफैले लिन सक्नेछ । सो भन्दा वढी पर्व मा भैपरी आउने विदा लिनुपरेमा प्रधानाध्यपकले व्यवस्थापन समितिको अध्यक्षलाई जानकारी दिनु पर्ने छ भन्ने व्यवस्था पछि देहाय वमोजिम थप गरिएको छ ।

त्यसरी प्रधानाध्यपक आफैले एक पटकमा तीन दिनमा नवढाई पर्व वा भैपरी आउने विदा लिनु परेमा सो को जानकारी वि.व्य.स. अध्यक्षलाई दिनु पर्ने छ र सो भन्दा वढी पर्व वा भैपरी आउने विदा लिनु परेमा व्यवस्थापन समितिको अध्यक्षबाट स्वीकृत गराई सो विषयको शिक्षा समितिलाई लिखित जानकारी दिनु पर्ने छ ।

प्रमाणीकरण मिति: २०७६/०८/०३

आज्ञाले,
चन्द्र प्रकास बस्नेत
प्रमुख प्रशासकीय अधिकृत